

## लोक सेवा आयोग

नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, बिल्डिङ एण्ड आर्किटेक उपसमूह, राजपत्र अनकित द्वितीय श्रेणी,  
असिष्टेण्ट सव-इन्जिनियर वा सो सरह पदको खुला र आन्तरिक प्रतियोगितात्मक परीक्षाको  
पाठ्यक्रम

यस पाठ्यक्रम योजनालाई दुई चरणमा विभाजन गरिएको छ :

**प्रथम चरण :-** लिखित परीक्षा (Written Examination)

पूर्णाङ्क :- २००

**द्वितीय चरण :-** अन्तर्वार्ता (Interview)

पूर्णाङ्क :- ३०

### परीक्षा योजना (Examination Scheme)

#### **प्रथम चरण :लिखित परीक्षा (Written Examination)**

पूर्णाङ्क :- २००

पत्र	विषय	पूर्णाङ्क	उर्तीर्णाङ्क	परीक्षा प्रणाली	प्रश्नसंख्या × अङ्क	समय
प्रथम	सामान्य ज्ञान र सामान्य अभिक्षमता परीक्षण (General Awareness & General Aptitude Test)	१००	४०	वस्तुगत (Objective) बहुवैकल्पिक प्रश्न (MCQs)	२५ प्रश्न × २ अङ्क	४५ मिनेट
	सेवा सम्बन्धित कार्य-ज्ञान (Job Based - knowledge)				२५ प्रश्न × २ अङ्क	
द्वितीय	सेवा सम्बन्धित कार्य-ज्ञान (Job Based - knowledge)	१००	४०	विषयगत (Subjective) छोटो उत्तर (Short Answer) लामो उत्तर (Long Answer)	१२ प्रश्न × ५ अङ्क ४ प्रश्न × १० अङ्क	२ घण्टा १५ मिनेट

#### **द्वितीय चरण : अन्तर्वार्ता (Interview)**

पूर्णाङ्क :- ३०

पत्र /विषय	पूर्णाङ्क	उर्तीर्णाङ्क	परीक्षा प्रणाली	समय
अन्तर्वार्ता (Interview)	३०		बोर्ड अन्तर्वार्ता (Board Interview)	-

#### **द्रष्टव्य :**

- यो पाठ्यक्रमको योजनालाई प्रथम चरण र द्वितीय चरण गरी दुई भागमा विभाजन गरिएको छ।
- लिखित परीक्षाको प्रश्नपत्रको माध्यम भाषा पाठ्यक्रमको विषयवस्तु जुन भाषामा दिइएको छ, सोही भाषाको आधारमा नेपाली वा अंग्रेजी मध्ये कुनै एक मात्र भाषा हुनेछ। तर विषयवस्तुलाई स्पष्ट गर्नुपर्ने अवस्थामा दुवै भाषा समेत प्रयोग सकिने छ।
- लिखित परीक्षाको माध्यम भाषा नेपाली वा अंग्रेजी अथवा नेपाली र अंग्रेजी दुवै हुनेछ।
- प्रथम पत्र र द्वितीय पत्रको लिखित परीक्षा छुटाछुटै हुनेछ। तर एकैदिनमा परीक्षा लिइनेछ।
- वस्तुगत बहुवैकल्पिक (Multiple Choice) प्रश्नहरूको गलत उत्तर दिएमा प्रत्येक गलत उत्तर बापत २० प्रतिशत अङ्क कट्टा गरिनेछ। तर उत्तर नदिएमा त्यस बापत अङ्क दिइने छैन र अङ्क कट्टा पनि गरिने छैन।
- वस्तुगत बहुवैकल्पिक हुने परीक्षामा परीक्षार्थीले उत्तर लेख्दा अंग्रेजी ठूलो अक्षरहरू (Capital letters): A, B, C, D मा लेख्नुपर्नेछ। सानो अक्षरहरू (Small letters): a, b, c, d लेखेको वा अन्य कुनै सङ्केत गरेको भए सबै उत्तरपुस्तिका रद्द हुनेछ।
- बहुवैकल्पिक प्रश्नहरू हुने परीक्षामा कुनै प्रकारको क्याल्कुलेटर (Calculator) प्रयोग गर्न पाइने छैन।
- परीक्षामा परीक्षार्थीले मोबाइल वा यस्तै प्रकारका विद्युतीय उपकरण परीक्षा हलमा लैजान पाइने छैन।
- विषयगत प्रश्नहरूको हकमा तोकिएको अंकको एउटा लामो प्रश्न वा एउटै प्रश्नका दुई वा दुई भन्दा बढी भाग (Two or more parts of a single question) वा एउटा प्रश्न अन्तर्गत दुई वा बढी टिप्पणीहरू (Short notes) सोधन सकिने छ।

## लोक सेवा आयोग

नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, बिल्डिङ एण्ड आर्किटेक उपसमूह, राजपत्र अनकित द्वितीय श्रेणी,  
असिष्टेण्ट सव-इन्जिनियर वा सो सरह पदको खुला र आन्तरिक प्रतियोगितात्मक परीक्षाको  
**पाठ्यक्रम**

१०. विषयगत प्रश्न हुनेका हकमा प्रत्येक खण्डका लागि छुट्टाछुट्टै उत्तरपुस्तिकाहरु हुनेछन् । परीक्षार्थीले प्रत्येक खण्डका प्रश्नहरुको उत्तर सोहीखण्डको उत्तरपुस्तिकामा लेख्नुपर्नेछ ।
११. परीक्षामा सोधिने प्रश्नसंख्या, अड्क र अड्कभार यथासम्भव सम्बन्धित पत्र/विषयमा दिइए अनुसार हुनेछ ।
१२. यस पाठ्यक्रम योजना अन्तर्गतका पत्र/विषयका विषयवस्तुमा जेसुकै लेखिएको भए तापनि पाठ्यक्रममा परेका कानून, ऐन, नियम तथा नीतिहरु परीक्षाको मिति भन्दा ३ महिना अगाडि (संशोधन भएका वा संशोधन भई हटाईएका वा थप गरी संशोधन भई) कायम रहेकालाई यस पाठ्यक्रममा परेको सम्भनु पर्दछ ।
१३. प्रथम चरणको परीक्षाबाट छनौट भएका उम्मेदवारहरुलाई मात्र द्वितीय चरणको परीक्षामा सम्मिलित गराइनेछ ।
१४. यस भन्दा अगाडि लागु भएका माथि उल्लेखित सेवा, समूहको पाठ्यक्रम खारेज गरिएको छ ।
१५. **पाठ्यक्रम लागू मिति : - २०७८/१२/२८**

**लोक सेवा आयोग**  
नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, बिल्डिङ एण्ड आर्किटेक उपसमूह, राजपत्र अनकित द्वितीय श्रेणी,  
असिष्टेण्ट सव-इन्जिनियर वा सो सरह पदको खुला र आन्तरिक प्रतियोगितात्मक परीक्षाको  
**पाठ्यक्रम**

**प्रथम पत्र (Paper I) :-**

**सामान्य ज्ञान र सामान्य अभिक्षमता परीक्षण तथा सेवा सम्बन्धित कार्य-ज्ञान**

**भाग (Part I) :**

**सामान्य ज्ञान र सामान्य अभिक्षमता परीक्षण**

**(General Awareness and General Aptitude Test)**

**खण्ड (Section - A) : (१५ प्रश्न × २ अङ्क = ३० अङ्क)**

**1. सामान्य ज्ञान (General Awareness) (१६ अङ्क)**

- 1.1 नेपालको ऐतिहासिक अवस्था, प्राकृतिक स्रोत र साधनहरु
- 1.2 नेपालको ऐतिहासिक, सांस्कृतिक र सामाजिक अवस्था सम्बन्धी जानकारी
- 1.3 नेपालको आर्थिक अवस्था र चालु आवधिक योजना सम्बन्धी जानकारी
- 1.4 जैविक विविधता, दिगो विकास, वातावरण, प्रदूषण, जलवायु परिवर्तन र जनसंख्या व्यवस्थापन
- 1.5 मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विज्ञान र प्रविधिका महत्वपूर्ण उपलब्धिहरु
- 1.6 जनस्वास्थ्य, रोग, खाद्य र पोषण सम्बन्धी सामान्य जानकारी
- 1.7 नेपालको संविधान (भाग १ देखि ५ सम्म र अनुसूचीहरू)
- 1.8 संयुक्त राष्ट्रसंघ सम्बन्धी जानकारी
- 1.9 क्षेत्रीय संगठन (सार्क र बिमस्टेक) सम्बन्धी जानकारी
- 1.10 राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका समसामयिक गतिविधिहरु

**2. सार्वजनिक व्यवस्थापन (Public Management) (१४ अङ्क)**

- 2.1 कार्यालय व्यवस्थापन (Office Management)
  - 2.1.1 कार्यालय (Office) : परिचय, महत्व, कार्य र प्रकार
  - 2.1.2 सहायक कर्मचारीका कार्य र गुणहरु
  - 2.1.3 कार्यालय स्रोत साधन (Office Resources): परिचय र प्रकार
  - 2.1.4 कार्यालयमा सञ्चारको महत्व, किसिम र साधन
  - 2.1.5 कार्यालय कार्यविधि (Office Procedure) : पत्र व्यवहार (Correspondence), दर्ता र चलानी (Registration & Dispatch), परिपत्र (Circular), तोक आदेश (Order), टिप्पणी लेखन र टिप्पणी तयार पार्दा ध्यान दिनुपर्ने कुराहरु
  - 2.1.6 अभिलेख व्यवस्थापन (Record Management)
- 2.2 निजामती सेवा ऐन र नियमावलीमा भएका देहायका व्यवस्थाहरु
  - 2.2.1 निजामती सेवाको गठन, संगठन संरचना, पदपूर्ति गर्ने तरिका र प्रक्रियाहरु
  - 2.2.2 कर्मचारीको नियुक्ति, सरुवा, बढुवा, बिदा, विभागीय सजाय र अवकाश
  - 2.2.3 कर्मचारीले पालन गर्नुपर्ने आचरण र कर्तव्यहरु
- 2.3 सरकारी बजेट सम्बन्धी सामान्य जानकारी
- 2.4 सार्वजनिक सेवा प्रवाहको अर्थ, सेवा प्रवाह गर्ने निकाय, तरिका र माध्यमहरु
- 2.5 सार्वजनिक बडापत्र (Public Charter) : महत्व र आवश्यकता
- 2.6 सार्वजनिक व्यवस्थापनमा निर्देशन, नियन्त्रण, समन्वय, निर्णय प्रक्रिया, उत्प्रेरणा र नेतृत्व सम्बन्धी जानकारी
- 2.7 मानवीय मूल्य मान्यता (Human Values), नागरिक कर्तव्य र दायित्व तथा अनुशासन

**लोक सेवा आयोग**  
नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, बिल्डिङ एण्ड आर्किटेक उपसमूह, राजपत्र अनकित द्वितीय श्रेणी,  
असिष्टेण्ट सव-इन्जिनियर वा सो सरह पदको खुला र आन्तरिक प्रतियोगितात्मक परीक्षाको  
**पाठ्यक्रम**

**खण्ड (Section - B) : (१० प्रश्न× २ अङ्क = २० अङ्क)**

**3. सामान्य अभिक्षमता परीक्षण (General Aptitude Test)**

- 3.1 **शाब्दिक अभिक्षमता परीक्षण (Verbal Aptitude Test)** : यस परीक्षणमा शब्दज्ञान, अनुक्रम, समरूपता, वर्गीकरण, कोडिङ-डिकोडिङ, दिशा र दुरी ज्ञान परीक्षण (direction & distance sense test), तर्क विचार सम्बन्धी (logical reasoning), पर्किंक्रम (ranking order) आदि विषयवस्तुबाट प्रश्नहरु समावेश गरिनेछ ।
- 3.2 **संख्यात्मक अभिक्षमता परीक्षण (Numerical Aptitude Test)** : यस परीक्षणमा अनुक्रम, समरूपता, वर्गीकरण, कोडिङ, मेट्रिक्स, अंकगणितीय तर्क /क्रिया सम्बन्धी, प्रतिशत, भिन्न, अनुपात, औसत, समय र काम, आदि विषयवस्तुबाट प्रश्नहरु समावेश गरिनेछ ।
- 3.3 **अशाब्दिक अभिक्षमता परीक्षण (Non-Verbal/Abstract Aptitude Test)** : यस परीक्षणमा अनुक्रम, समरूपता, वर्गीकरण, भेन चित्र, मेट्रिक्स, त्रिभुज र वर्गहरूको रचना, चित्र वा आकृति बनावट र विश्लेषण, आदि विषयवस्तुबाट प्रश्नहरु समावेश गरिनेछ ।
- 3.4 **रुजु गर्ने (Verification test) र फाइलिङ अभिरुचि परीक्षण (Filing aptitude test)**: रुजु गर्ने (Verification test) परीक्षणमा तथ्याक, संख्या वा शाब्दिक सूचनालाई जाँच गर्ने वा त्रुटी पत्ता लगाउने अथवा समानता वा भिन्नता पत्ता लगाउने किसिमका प्रश्नहरु समावेश हुनेछन् । फाइलिङ अभिरुचि परीक्षण (Filing aptitude test) मा शाब्दिक र संख्यात्मक फाइलिङ वस्तु वा प्रक्रियालाई वर्णमालाक्रम, संख्यात्मकक्रम वा कालक्रम अनुसार समाधान गर्ने किसिमका प्रश्नहरु समावेश हुनेछन् ।
- 3.5 **निर्देशन अनुसरण गर्ने (Follows the instructions) र विश्लेषणात्मक तार्किकता परीक्षण (Analytical reasoning test)**: निर्देशन अनुसरण गर्ने (Follows the instructions) परीक्षणमा दिइएको लिखित निर्देशनलाई हबहु अनुसरण गरी समाधान गर्ने किसिमका प्रश्नहरु समावेश हुनेछन् । विश्लेषणात्मक तार्किकता परीक्षण (Analytical reasoning test) मा शाब्दिक वा संख्यात्मक वा अशाब्दिक (चित्रात्मक) किसिमका विश्लेषणात्मक तार्किकता सम्बन्धी प्रश्नहरु समावेश हुनेछन् ।

**भाग (Part II) :-**

**सेवा सम्बन्धित कार्य-ज्ञान (Job Based - Knowledge)**

**(२५ प्रश्न× २ अङ्क = ५० अङ्क)**

**I - Civil Engineering**

**1. Engineering Drawing**

- 1.1.Preparation of standard drawing sheets: A<sub>0</sub>, A<sub>1</sub>, A<sub>2</sub>, A<sub>3</sub>, A<sub>4</sub> size of sheet (length x breadth)
- 1.2.Drafting techniques and methods in common practice
- 1.2.1. Different types of lines and effects
- 1.2.1.1. Vertical line, horizontal line & inclined line (thick, thin, dark, light)
- 1.2.2. Texture of different materials: stone, timber, glass, metal, brick, concrete, sand, earth, tile, plaster
- 1.2.3. Dimensioning : element to element, centre to centre & overall dimensioning
- 1.3.Measured Drawing
- 1.3.1. Methods of measurement of horizontal and vertical dimensions
- 1.3.2. Sectional measurements
- 1.3.3. Scales: choice, use and conversion

**लोक सेवा आयोग**  
नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, बिल्डिङ एण्ड आर्किटेक उपसमूह, राजपत्र अनकित द्वितीय श्रेणी,  
असिष्टेण्ट सव-इन्जिनियर वा सो सरह पदको खुला र आन्तरिक प्रतियोगितात्मक परीक्षाको  
**पाठ्यक्रम**

#### 1.4. Working Drawing

- 1.4.1. Significance of detailing in terms of accuracy of estimation, bill of quantities and construction supervision
- 1.4.2. Working drawing for private and public buildings, sanitary installation and electrification
- 1.4.3. Structural working drawings and structural detail: column, beam, slab, foundation, and other structural elements

### 2. Estimating and costing

#### 2.1. General

- 2.1.1. Purpose of estimating
- 2.1.2. Units of measurements and modes of payment of various items of work and materials
- 2.1.3. Standard estimate formats of government of Nepal
- 2.1.4. Methods of estimate
- 2.1.5. Preparation of detail estimate and abstract of cost
- 2.1.6. Types of estimates (preliminary estimate, approximate quantity estimate, detailed estimate, revised estimate)

#### 2.2. Rate analysis and Norms

- 2.2.1. Approved district rate of materials
- 2.2.2. Transportation cost of materials, labour charge, vehicles and others
- 2.2.3. Need for contractors overheads
- 2.2.4. Need for VAT and contingencies
- 2.2.5. Standard Rate analysis and Norms

#### 2.3. Specifications

- 2.3.1. Purpose, types and necessity
- 2.3.2. Understanding of specifications
- 2.3.3. Standards specifications of building

#### 2.4. Estimating

- 2.4.1. Estimate of civil works, and site development work
- 2.4.2. Estimate of water supply, sanitary installations
- 2.4.3. Estimate of Electrification works
- 2.4.4. Estimate of repair and maintenance
- 2.4.5. Use of spread sheet for estimating and costing

#### 2.5. Valuation: Concept and purpose of property valuation

### 3. Surveying

#### 3.1. General

- 3.1.1. Introduction and its importance
- 3.1.2. Classifications based on instruments and on surveying methods
- 3.1.3. Basic principle of surveying
- 3.1.4. Scale, plans, maps
- 3.1.5. Conventional signs and system of field booking of surveying and levelling the survey data
- 3.1.6. Uses of ranging rods, arrows and bench marks
- 3.1.7. Linear measurements: chain, tape & steel band
- 3.1.8. Abney level

## लोक सेवा आयोग

नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, बिल्डिङ एण्ड आर्किटेक उपसमूह, राजपत्र अनकित द्वितीय श्रेणी,  
असिष्टेण्ट सव-इन्जिनियर वा सो सरह पदको खुला र आन्तरिक प्रतियोगितात्मक परीक्षाको  
पाठ्यक्रम

### 3.2. Levelling

- 3.2.1. Classification of levelling works
- 3.2.2. Methods of levelling
- 3.2.3. Levelling instruments and accessories
- 3.2.4. Principles of levelling
- 3.2.5. Temporary and permanent adjustments of a level
- 3.2.6. Profile levelling
- 3.2.7. Booking and reducing levels
- 3.2.8. Errors and its adjustment

### 3.3. Chain survey

- 3.3.1. Principles
- 3.3.2. Detail, offsets, ties
- 3.3.3. Setting 3, 4, 5 right triangle
- 3.3.4. Use of isosceles triangle
- 3.3.5. Sources of error, limitations of scale and accuracy
- 3.3.6. Plotting and use of base lines

### 3.4. Contouring : definition & use of contour maps

### 3.5. Setting out : buildings & locating the boundaries of lands

### 3.6. Organization and management

- 3.6.1. Definition of organization and its importance
- 3.6.2. Building agencies: DUDBC, Municipality, Town development Authority
- 3.6.3. Organizational Structure of the Department of Urban Development and Building Construction (DUDBC)
- 3.6.4. Responsibilities of Assistant sub-Engineer

## **II -Building Material and Building Construction**

### **4. Building construction technology**

#### 4.1. Foundation

- 4.1.1. Types of foundation: shallow, deep
- 4.1.2. Safe bearing capacity of soil and its improvement
- 4.1.3. Methods of excavation, shoring and dewatering
- 4.1.4. Stone/brick masonry foundation
- 4.1.5. Isolated, combined and raft foundation
- 4.1.6. Strap beam, foundation beam and DPC beam

#### 4.2. Damp proofing

- 4.2.1. Source of dampness
- 4.2.2. Remedial measures to prevent dampness
- 4.2.3. Vertical and horizontal damp proofing
- 4.2.4. Damp proofing materials and their application methods

#### 4.3. Walls

- 4.3.1. Types of walls: solid wall, partition wall, cavity wall, curtain wall
- 4.3.2. Types of stone masonry: rubble, dressed, ashlar
- 4.3.3. Brick masonry: English bond, Flemish bond, Rat-Trap bond etc.
- 4.3.4. Concrete block: Hollow block, Solid Block etc.
- 4.3.5. Seismic resistant features in wall: corner strengthening, Plinth band sill band, lintel band, gable band, vertical reinforcement, through stone

#### 4.4. Concrete technology and management

- 4.4.1. Constituents of cement concrete(cement, aggregate, water, admixture)

## लोक सेवा आयोग

नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, बिल्डिङ एण्ड आर्किटेक उपसमूह, राजपत्र अनकित द्वितीय श्रेणी,  
असिष्टेण्ट सव-इन्जिनियर वा सो सरह पदको खुला र आन्तरिक प्रतियोगितात्मक परीक्षाको  
पाठ्यक्रम

- 4.4.2. Grading of aggregates
- 4.4.3. Water cement ratio
- 4.4.4. Workability and strength of concrete
- 4.4.5. Concrete mix, laying, pouring, and compaction
- 4.4.6. Reinforcement laying
- 4.4.7. Formwork
- 4.4.8. Curing of concrete
- 4.4.9. Storage and management of construction material
- 4.4.10. Record keeping at construction site ( daily work done, manpower mobilized, material storage etc)
- 4.4.11. Construction safety
- 4.4.12. Scheduling tool( bar chart)
- 4.5. Doors and windows
  - 4.5.1. Types of timber door and windows
  - 4.5.2. Types of timber pannel, frame and shutters
  - 4.5.3. Other materials (Aluminium, UPVC, PVC, Metal etc.)
  - 4.5.4. Joinery details
- 4.6. Staircase : Types (Dog Legged, openwell, straight flight) & layout of staircase

## 5. Construction Materials

- 5.1. Rocks/stone: types of rocks, their characteristics & properties of good stone
- 5.2. Aggregates (fine & coarse)
- 5.3. Cement
  - 5.3.1. Different types of cement and its properties
  - 5.3.2. Admixtures
- 5.4. Metal and alloys
  - 5.4.1. Steel: composition and properties
  - 5.4.2. Corrosion and its prevention
- 5.5. Brick: types of bricks & sizes of bricks available in Nepal
- 5.6. Lime and Surkhi: types, properties and its uses.
- 5.7. Mortar: types, properties and its uses along with proportions
- 5.8. Paints and varnishes : constituents, types and its uses
- 5.9. Finishes
  - 5.9.1. Floor finishes-punning, tiles, mosaic, clay, concrete, vinyl, marble, flagstones, wooden boarding, parquet etc.
  - 5.9.2. Wall finishes : plasters (cement, lime and mud), punning and cladding (wooden, stone, tiles, marbles)
- 5.10. Roofing materials
  - 5.10.1. Clay tiles, ceramic tiles and slates
  - 5.10.2. Sheet-C.G.I. and UPVC, Fiber glass
  - 5.10.3. Water proofing materials
  - 5.10.4. Application aspects

## 6. Structural Details and Its Interpretation

- 6.1. Clear cover for structural elements (slab, beam, column, foundation, shear wall, staircase)
- 6.2. Development length for different grade of concrete and reinforcement
- 6.3. Detailing of stirrups and ties

**लोक सेवा आयोग**  
नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, बिल्डिङ एण्ड आर्किटेक उपसमूह, राजपत्र अनकित द्वितीय श्रेणी,  
असिष्टेण्ट सव-इन्जिनियर वा सो सरह पदको खुला र आन्तरिक प्रतियोगितात्मक परीक्षाको  
**पाठ्यक्रम**

- 6.4. Detailing of beam - column joint
- 6.5. Rebar schedule
- 6.6. Lapping zone for different structural elements

## **7. Building Services**

- 7.1. Water supply
  - 7.1.1. Necessity of water supply
  - 7.1.2. Types of storage (underground, overhead)
  - 7.1.3. Types of water supply pipes and its fitting
- 7.2. Disposal system
  - 7.2.1. Septic tank, soak pit, vents, manhole
  - 7.2.2. Rain water harvesting (Recharging system)
  - 7.2.3. Types of sewerage pipes
- 7.3. Electricity
  - 7.3.1. General principle of electrical installation and distribution
  - 7.3.2. Types of wiring systems (surface, conceal)
  - 7.3.3. Safety precautions (earthing, lightening arrestors)
- 7.4. Lighting : General principle of lighting & Lighting fixtures

## **III -Architecture and Planning**

- 8. Elements of building (components)**
  - 8.1. Walls (load bearing and frame structure)
  - 8.2. Floors
  - 8.3. Opening (doors and windows)
  - 8.4. Connecting elements (staircase/ramps/elevators/Escalators)
- 9. Synthesis of components into a total building**
  - 9.1. The specific programme- space requirements
  - 9.2. Site topography (flat/slope) and surroundings
  - 9.3. Orientation and climatic elements (sun, wind, precipitation, humidity and its relationship with orientation)
  - 9.4. Culture tradition, values, introduction to vernacular architecture
  - 9.5. Natural light and natural ventilation (skylight/atrium)
  - 9.6. Sun-shading (Horizontal, Vertical and Egg-crate) devices and its uses

## **10. Planning**

- 10.1. Building byelaws: Setback, Floor area ratio (FAR), Ground coverage, Right of way (ROW) and Height controls;
- 10.2. Building Code: Introduction, its types & uses
- 10.3. Concepts of land development
  - 10.3.1. Definition of guided land development
  - 10.3.2. Definition site and services
  - 10.3.3. Land pooling

## **11. Medium for presentation**

- 11.1. Pencil techniques
- 11.2. Colour-primary, secondary, tertiary, colour wheel
- 11.3. Computer application in building drawing (AutoCAD)

**लोक सेवा आयोग**  
**नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, बिल्डिङ एण्ड आर्किटेक उपसमूह, राजपत्र अनकित द्वितीय श्रेणी,**  
**असिष्टेण्ट सव-इन्जिनियर वा सो सरह पदको खुला र आन्तरिक प्रतियोगितात्मक परीक्षाको**  
**पाठ्यक्रम**

प्रथम पत्रको लागि यथासम्भव निम्नानुसार प्रश्नहरु सोधिने छ ।

प्रथम पत्र (वस्तुगत)					
भाग	खण्ड	विषयबस्तु	परीक्षा प्रणाली	अङ्गभार	प्रश्न संख्या × अङ्ग
<b>I</b>	(A)	सामान्य ज्ञान (General Awareness)	बहुवैकल्पिक प्रश्न (MCQs)	३०	१५ प्रश्न × २ अङ्ग = ३०
	(B)	सामान्य अभिक्षमता परीक्षण (General Aptitude Test)		२०	१० प्रश्न × २ अङ्ग = २०
<b>II</b>	-	सेवा सम्बन्धित कार्य-ज्ञान (Job Based -knowledge)		५०	२५ प्रश्न × २ अङ्ग = ५०

प्रथम पत्रको भाग (**Part II**) सेवा सम्बन्धित कार्य-ज्ञान (Job based - knowledge) को पाठ्यक्रमका एकाइबाट परीक्षामा यथासम्भव देहाय बमोजिम प्रश्नहरु सोधिने छ ।

पाठ्यक्रमका एकाइ	1	2	3	4	5	6	7	8	9	10	11
प्रश्न संख्या	3	4	3	3	3	2	2	1	2	1	1

**लोक सेवा आयोग**  
नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, बिल्डिङ एण्ड आर्किटेक उपसमूह, राजपत्र अनकित द्वितीय श्रेणी,  
असिष्टेण्ट सव-इन्जिनियर वा सो सरह पदको खुला र आन्तरिक प्रतियोगितात्मक परीक्षाको  
**पाठ्यक्रम**

**द्वितीय पत्र (Paper II) :-**  
**सेवा सम्बन्धित कार्य-ज्ञान (Job Based -knowledge)**  
**खण्ड (Section) (A) : - ४० अङ्क**

**I - Civil Engineering**

**1. Engineering Drawing**

- 1.1.Preparation of standard drawing sheets: A<sub>0</sub>, A<sub>1</sub>, A<sub>2</sub>, A<sub>3</sub>, A<sub>4</sub> size of sheet (length x breadth)
- 1.2.Drafting techniques and methods in common practice
  - 1.2.1. Different types of lines and effects
    - 1.2.1.1. Vertical line, horizontal line & inclined line (thick, thin, dark, light)
  - 1.2.2. Texture of different materials: stone, timber, glass, metal, brick, concrete, sand, earth, tile, plaster
  - 1.2.3. Dimensioning : element to element, centre to centre & overall dimensioning
- 1.3.Measured Drawing
  - 1.3.1. Methods of measurement of horizontal and vertical dimensions
  - 1.3.2. Sectional measurements
  - 1.3.3. Scales: choice, use and conversion
- 1.4.Working Drawing
  - 1.4.1. Significance of detailing in terms of accuracy of estimation, bill of quantities and construction supervision
  - 1.4.2. Working drawing for private and public buildings, sanitary installation and electrification
  - 1.4.3. Structural working drawings and structural detail: column, beam, slab, foundation, and other structural elements

**2. Estimating and costing**

**2.1.General**

- 2.1.1. Purpose of estimating
- 2.1.2. Units of measurements and modes of payment of various items of work and materials
- 2.1.3. Standard estimate formats of government of Nepal
- 2.1.4. Methods of estimate
- 2.1.5. Preparation of detail estimate and abstract of cost
- 2.1.6. Types of estimates (preliminary estimate, approximate quantity estimate, detailed estimate, revised estimate)

**2.2.Rate analysis and Norms**

- 2.2.1. Approved district rate of materials
- 2.2.2. Transportation cost of materials, labour charge, vehicles and others
- 2.2.3. Need for contractors overheads
- 2.2.4. Need for VAT and contingencies
- 2.2.5. Standard Rate analysis and Norms

**2.3.Specifications**

- 2.3.1. Purpose, types and necessity
- 2.3.2. Understanding of specifications
- 2.3.3. Standards specifications of building

**2.4.Estimating**

- 2.4.1. Estimate of civil works, and site development work
- 2.4.2. Estimate of water supply, sanitary installations

**लोक सेवा आयोग**  
नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, बिल्डिङ एण्ड आर्किटेक उपसमूह, राजपत्र अनकित द्वितीय श्रेणी,  
असिष्टेण्ट सव-इन्जिनियर वा सो सरह पदको खुला र आन्तरिक प्रतियोगितात्मक परीक्षाको  
**पाठ्यक्रम**

- 2.4.3. Estimate of Electrification works
- 2.4.4. Estimate of repair and maintenance
- 2.4.5. Use of spread sheet for estimating and costing
- 2.5. Valuation: Concept and purpose of property valuation

### **3. Surveying**

- 3.1. General
  - 3.1.1. Introduction and its importance
  - 3.1.2. Classifications based on instruments and on surveying methods
  - 3.1.3. Basic principle of surveying
  - 3.1.4. Scale, plans, maps
  - 3.1.5. Conventional signs and system of field booking of surveying and levelling the survey data
  - 3.1.6. Uses of ranging rods, arrows and bench marks
  - 3.1.7. Linear measurements: chain, tape & steel band
  - 3.1.8. Abney level
- 3.2. Levelling
  - 3.2.1. Classification of levelling works
  - 3.2.2. Methods of levelling
  - 3.2.3. Levelling instruments and accessories
  - 3.2.4. Principles of levelling
  - 3.2.5. Temporary and permanent adjustments of a level
  - 3.2.6. Profile levelling
  - 3.2.7. Booking and reducing levels,
  - 3.2.8. Errors and its adjustment
- 3.3. Chain survey
  - 3.3.1. Principles
  - 3.3.2. Detail, offsets, ties
  - 3.3.3. Setting 3, 4, 5 right triangle
  - 3.3.4. Use of isosceles triangle
  - 3.3.5. Sources of error, limitations of scale and accuracy
  - 3.3.6. Plotting and use of base lines.
- 3.4. Contouring : definition & use of contour maps
- 3.5. Setting out : buildings & locating the boundaries of lands
- 3.6. Organization and management
  - 3.6.1. Definition of organization and its importance
  - 3.6.2. Building agencies: DUDBC, Municipality, Town development Authority
  - 3.6.3. Organizational Structure of the Department of Urban Development and Building Construction (DUDBC)
  - 3.6.4. Responsibilities of Assistant sub-Engineer

**खण्ड (Section) (B) : - ६० अड्क**

### **II -Building Material and Building Construction**

#### **4. Building construction technology**

- 4.1. Foundation
  - 4.1.1. Types of foundation: shallow, deep
  - 4.1.2. Safe bearing capacity of soil and its improvement
  - 4.1.3. Methods of excavation, shoring and dewatering

## लोक सेवा आयोग

नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, बिल्डिङ एण्ड आर्किटेक उपसमूह, राजपत्र अनकित द्वितीय श्रेणी,  
असिष्टेण्ट सव-इन्जिनियर वा सो सरह पदको खुला र आन्तरिक प्रतियोगितात्मक परीक्षाको  
पाठ्यक्रम

- 4.1.4. Stone/brick masonry foundation
- 4.1.5. Isolated, combined and raft foundation
- 4.1.6. Strap beam, foundation beam and DPC beam
- 4.2. Damp proofing
  - 4.2.1. Source of dampness
  - 4.2.2. Remedial measures to prevent dampness
  - 4.2.3. Vertical and horizontal damp proofing
  - 4.2.4. Damp proofing materials and their application methods
- 4.3. Walls
  - 4.3.1. Types of walls: solid wall, partition wall, cavity wall, curtain wall
  - 4.3.2. Types of stone masonry: rubble, dressed, ashlar
  - 4.3.3. Brick masonry: English bond, Flemish bond, Rat-Trap bond etc.
  - 4.3.4. Concrete block: Hollow block, Solid Block etc.
  - 4.3.5. Seismic resistant features in wall: corner strengthening, Plinth band sill band, lintel band, gable band, vertical reinforcement, through stone.
- 4.4. Concrete technology and management
  - 4.4.1. Constituents of cement concrete(cement, aggregate, water, admixture)
  - 4.4.2. Grading of aggregates
  - 4.4.3. Water cement ratio
  - 4.4.4. Workability and strength of concrete
  - 4.4.5. Concrete mix, laying, pouring, and compaction
  - 4.4.6. Reinforcement laying
  - 4.4.7. Formwork
  - 4.4.8. Curing of concrete
  - 4.4.9. Storage and management of construction material
  - 4.4.10. Record keeping at construction site ( daily work done, manpower mobilized, material storage etc)
  - 4.4.11. Construction safety
  - 4.4.12. Scheduling tool ( bar chart)
- 4.5. Doors and windows
  - 4.5.1. Types of timber door and windows
  - 4.5.2. Types of timber pannel, frame and shutters
  - 4.5.3. Other materials (Aluminium, UPVC, PVC, Metal etc.)
  - 4.5.4. Joinery details
- 4.6. Staircase : Types (Dog Legged, openwell, straight flight) & layout of staircase

## 5. Construction Materials

- 5.1. Rocks/stone: types of rocks, their characteristics & properties of good stone
- 5.2. Aggregates (fine & coarse)
- 5.3. Cement
  - 5.3.1. Different types of cement and its properties
  - 5.3.2. Admixtures
- 5.4. Metal and alloys
  - 5.4.1. Steel: composition and properties
  - 5.4.2. Corrosion and its prevention
- 5.5. Brick: types of bricks & sizes of bricks available in Nepal
- 5.6. Lime and Surkhi: types, properties and its uses
- 5.7. Mortar: types, properties and its uses along with proportions

**लोक सेवा आयोग**  
नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, बिल्डिङ एण्ड आर्किटेक उपसमूह, राजपत्र अनकित द्वितीय श्रेणी,  
असिष्टेण्ट सव-इन्जिनियर वा सो सरह पदको खुला र आन्तरिक प्रतियोगितात्मक परीक्षाको  
**पाठ्यक्रम**

- 5.8. Paints and varnishes : constituents, types and its uses
- 5.9. Finishes
  - 5.9.1. Floor finishes-punning, tiles, mosaic, clay, concrete, vinyl, marble, flagstones, wooden boarding, parquet etc.
  - 5.9.2. Wall finishes : plasters (cement, lime and mud), punning and cladding (wooden, stone, tiles, marbles)
- 5.10. Roofing materials
  - 5.10.1. Clay tiles, ceramic tiles and slates
  - 5.10.2. Sheet-C.G.I. and UPVC, Fiber glass
  - 5.10.3. Water proofing materials
  - 5.10.4. Application aspects

## **6. Structural Details and Its Interpretation**

- 6.1. Clear cover for structural elements (slab, beam, column, foundation, shear wall, staircase)
- 6.2. Development length for different grade of concrete and reinforcement
- 6.3. Detailing of stirrups and ties
- 6.4. Detailing of beam - column joint
- 6.5. Rebar schedule
- 6.6. Lapping zone for different structural elements

## **7. Building Services**

- 7.1. Water supply
  - 7.1.1. Necessity of water supply
  - 7.1.2. Types of storage (underground, overhead)
  - 7.1.3. Types of water supply pipes and its fitting
- 7.2. Disposal system
  - 7.2.1. Septic tank, soak pit, vents, manhole
  - 7.2.2. Rain water harvesting (Recharging system)
  - 7.2.3. Types of sewerage pipes
- 7.3. Electricity
  - 7.3.1. General principle of electrical installation and distribution
  - 7.3.2. Types of wiring systems (surface, conceal)
  - 7.3.3. Safety precautions (earthing, lightening arrestors)
- 7.4. Lighting : General principle of lighting & Lighting fixtures

## **III -Architecture and Planning**

- 8. Elements of building (components)**
  - 8.1. Walls (load bearing and frame structure)
  - 8.2. Floors
  - 8.3. Opening (doors and windows)
  - 8.4. Connecting elements (staircase/ramps/elevators/Escalators)
- 9. Synthesis of components into a total building**
  - 9.1. The specific programme- space requirements
  - 9.2. Site topography (flat/slope) and surroundings
  - 9.3. Orientation and climatic elements (sun, wind, Precipitation, humidity and its relationship with orientation)

## लोक सेवा आयोग

नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, बिल्डिङ एण्ड आर्किटेक उपसमूह, राजपत्र अनकित द्वितीय श्रेणी,  
असिष्टेण्ट सव-इन्जिनियर वा सो सरह पदको खुला र आन्तरिक प्रतियोगितात्मक परीक्षाको  
पाठ्यक्रम

- 9.4. Culture tradition, values, introduction to vernacular architecture
- 9.5. Natural light and natural ventilation (skylight/atrium)
- 9.6. Sun-shading (Horizontal, Vertical and Egg-crate) devices and its uses

## 10. Planning

- 10.1. Building byelaws: Setback, Floor area ratio (FAR), Ground coverage, Right of way (ROW) and Height controls;
- 10.2. Building Code: Introduction, its types & uses
- 10.3. Concepts of land development
  - 10.3.1. Definition of guided land development
  - 10.3.2. Definition site and services
  - 10.3.3. Land pooling

## 11. Medium for presentation

- 11.1. Pencil techniques
- 11.2. Colour-primary, secondary, tertiary, colour wheel
- 11.3. Computer application in building drawing(AutoCAD)

द्वितीय पत्रको लागि यथासम्भव निम्नानुसार प्रश्नहरु सोधिनेछ ।

द्वितीय पत्र (विषयगत)					
पत्र	विषय	खण्ड	अङ्कभार	छोटो उत्तर	लामो उत्तर
द्वितीय	सेवा सम्बन्धित कार्य-ज्ञान (Job Based-Knowledge)	(A)	४०	४ प्रश्न × ५ अङ्क = २०	२ प्रश्न × १० अङ्क = २०
		(B)	६०	८ प्रश्न × ५ अङ्क = ४०	२ प्रश्न × १० अङ्क = २०

## लोक सेवा आयोग

नेपाल विविध सेवा, राजपत्र अनंकित प्रथम श्रेणी, कम्प्यूटर अपरेटर/डाटाइन्ट्रि सुपरभाइजर तथा संघीय संसद सेवा, सूचना प्रविधि समूह, राजपत्र अनंकित प्रथम श्रेणी, कम्प्यूटर अपरेटर पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

यस पाठ्यक्रम योजनालाई दुई चरणमा विभाजन गरिएको छ :

**प्रथम चरण :-** लिखित परीक्षा (Written Examination)

पूर्णाङ्क :- २००

**द्वितीय चरण :-** (क) प्रयोगात्मक परीक्षा (Practical Examination)

पूर्णाङ्क :- ५०

(ख) अन्तर्वार्ता (Interview)

पूर्णाङ्क :- ३०

### परीक्षा योजना (Examination Scheme)`

#### प्रथम चरण :लिखित परीक्षा (Written Examination)

पूर्णाङ्क :- २००

पत्र	विषय	पूर्णाङ्क	उर्तीर्णाङ्क	परीक्षा प्रणाली	प्रश्नसंख्या × अङ्क	समय
प्रथम	सामान्य ज्ञान र सामान्य अभिक्षमता परीक्षण (General Awareness & General Aptitude Test)	१००	४०	वस्तुगत (Objective) बहुवैकल्पिक प्रश्न (MCQs)	२५ प्रश्न × २ अङ्क	४५ मिनेट
	सेवा सम्बन्धित कार्य-ज्ञान (Job Based - knowledge)				२५ प्रश्न × २ अङ्क	
द्वितीय	सेवा सम्बन्धित कार्य-ज्ञान (Job Based - knowledge)	१००	४०	विषयगत (Subjective) छोटो उत्तर (Short Answer) लामो उत्तर (Long Answer)	१२ प्रश्न × ५ अङ्क ४ प्रश्न × १० अङ्क	२ घण्टा १५ मिनेट

#### द्वितीय चरण : प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता

पत्र /विषय	पूर्णाङ्क	उर्तीर्णाङ्क	परीक्षा प्रणाली	समय
प्रयोगात्मक परीक्षा	५०	२५	प्रयोगात्मक (Practical)	४५ मिनेट
अन्तर्वार्ता (Interview)	३०		बोर्ड अन्तर्वार्ता (Board Interview)	-

#### द्रष्टव्य :

- यो पाठ्यक्रमको योजनालाई प्रथम चरण र द्वितीय चरण गरी दुई भागमा विभाजन गरिएको छ।
- लिखित परीक्षाको प्रश्नपत्रको माध्यम भाषा पाठ्यक्रमको विषयवस्तु जुन भाषामा दिइएको छ, सोही भाषाको आधारमा नेपाली वा अंग्रेजी मध्ये कुनै एक मात्र भाषा हुनेछ। तर विषयवस्तुलाई स्पष्ट गर्नुपर्ने अवस्थामा दुवै भाषा समेत प्रयोग सकिने छ।
- लिखित परीक्षाको माध्यम भाषा नेपाली वा अंग्रेजी अथवा नेपाली र अंग्रेजी दुवै हुनेछ।
- प्रथम पत्र र द्वितीय पत्रको लिखित परीक्षा छुट्टाछुट्टै हुनेछ। तर एकैदिनमा परीक्षा लिइनेछ।
- वस्तुगत बहुवैकल्पिक (Multiple Choice) प्रश्नहरूको गलत उत्तर दिइमा प्रत्येक गलत उत्तर बापत २० प्रतिशत अङ्क कट्टा गरिनेछ। तर उत्तर नदिएमा त्यस बापत अङ्क दिइने छैन र अङ्क कट्टा पनि गरिने छैन।
- वस्तुगत बहुवैकल्पिक हुने परीक्षामा परीक्षार्थीले उत्तर लेख्दा अंग्रेजी ठूलो अक्षरहरू (Capital letters): A, B, C, D मा लेख्नुपर्नेछ। सानो अक्षरहरू (Small letters): a, b, c, d लेखेको वा अन्य कुनै सङ्केत गरेको भए सबै उत्तरपुस्तिका रद्द हुनेछ।
- बहुवैकल्पिक प्रश्नहरू हुने परीक्षामा कुनै प्रकारको क्याल्कुलेटर (Calculator) प्रयोग गर्न पाइने छैन।
- परीक्षामा परीक्षार्थीले मोबाइल वा यस्तै प्रकारका विद्युतीय उपकरण परीक्षा हलमा लैजान पाइने छैन।

## लोक सेवा आयोग

नेपाल विविध सेवा, राजपत्र अनंकित प्रथम श्रेणी, कम्प्यूटर अपरेटर/डाटाइन्ट्रि सुपरभाइजर तथा संघीय संसद सेवा, सूचना प्रविधि समूह, राजपत्र अनंकित प्रथम श्रेणी, कम्प्यूटर अपरेटर पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

९. विषयगत प्रश्नहरुको हकमा तोकिएको अंकको एउटा लामो प्रश्न वा एउटै प्रश्नका दुई वा दुई भन्दा बढी भाग (Two or more parts of a single question) वा एउटा प्रश्न अन्तर्गत दुई वा बढी टिप्पणीहरु (Short notes) सोधन सकिने छ ।
१०. विषयगत प्रश्न हुनेका हकमा प्रत्येक खण्डका लागि छुट्टाछुट्टै उत्तरपुस्तिकाहरु हुनेछन् । परीक्षार्थीले प्रत्येक खण्डका प्रश्नहरुको उत्तर सोहीखण्डको उत्तरपुस्तिकामा लेख्नुपर्नेछ ।
११. परीक्षामा सोधिने प्रश्नसंख्या, अङ्क र अङ्कभार यथासम्भव सम्बन्धित पत्र/विषयका विषयवस्तुमा जेसुकै लेखिएको भए तापनि पाठ्यक्रममा परेका कानून, ऐन, नियम तथा नीतिहरु परीक्षाको मिति भन्दा ३ महिना अगाडि (संशोधन भएका वा संशोधन भई हटाईएका वा थप गरी संशोधन भई) कायम रहेकालाई यस पाठ्यक्रममा परेको सम्भन्नु पर्दछ ।
१२. यस पाठ्यक्रम योजना अन्तर्गतका पत्र/विषयका विषयवस्तुमा जेसुकै लेखिएको भए तापनि पाठ्यक्रममा परेका कानून, ऐन, नियम तथा नीतिहरु परीक्षाको मिति भन्दा ३ महिना अगाडि (संशोधन भएका वा संशोधन भई हटाईएका वा थप गरी संशोधन भई) कायम रहेकालाई यस पाठ्यक्रममा परेको सम्भन्नु पर्दछ ।
१३. प्रथम चरणको परीक्षाबाट छनौट भएका उम्मेदवारहरुलाई मात्र द्वितीय चरणको परीक्षामा सम्मिलित गराइनेछ ।
१४. यस भन्दा अगाडि लागु भएका माथि उल्लेखित सेवा, समूहको पाठ्यक्रम खारेज गरिएको छ ।
१५. पाठ्यक्रम लागू मिति : - २०७८/१०/२४

## लोक सेवा आयोग

नेपाल विविध सेवा, राजपत्र अनंकित प्रथम श्रेणी, कम्प्यूटर अपरेटर/डाटाइन्ट्रि सुपरभाइजर तथा संघीय संसद सेवा, सूचना प्रविधि समूह, राजपत्र अनंकित प्रथम श्रेणी, कम्प्यूटर अपरेटर पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

### प्रथम पत्र (Paper I) :-

#### सामान्य ज्ञान र सामान्य अभिक्षमता परीक्षण तथा सेवा सम्बन्धित कार्य-ज्ञान

##### भाग (Part I) :

##### सामान्य ज्ञान र सामान्य अभिक्षमता परीक्षण

(General Awareness and General Aptitude Test)

**खण्ड (Section - A) : (१५ प्रश्न × २ अङ्क = ३० अङ्क)**

#### 1. सामान्य ज्ञान (General Awareness) (१६ अङ्क)

- 1.1 नेपालको भौगोलिक अवस्था, प्राकृतिक स्रोत र साधनहरु
- 1.2 नेपालको ऐतिहासिक, सांस्कृतिक र सामाजिक अवस्था सम्बन्धी जानकारी
- 1.3 नेपालको आर्थिक अवस्था र चालु आवधिक योजना सम्बन्धी जानकारी
- 1.4 जैविक विविधता, दिगो विकास, वातावरण, प्रदूषण, जलवायु परिवर्तन र जनसंख्या व्यवस्थापन
- 1.5 मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विज्ञान र प्रविधिका महत्वपूर्ण उपलब्धिहरु
- 1.6 जनस्वास्थ्य, रोग, खाद्य र पोषण सम्बन्धी सामान्य जानकारी
- 1.7 नेपालको सर्विधान (भाग १ देखि ५ सम्म र अनुसूचीहरू)
- 1.8 संयुक्त राष्ट्रसंघ र यसका विशिष्टिकृत संस्था सम्बन्धी जानकारी
- 1.9 क्षेत्रीय संगठन (सार्क, विमस्टेक, आसियान र युरोपियन संघ) सम्बन्धी जानकारी
- 1.10 राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका समसामयिक गतिविधिहरु

#### 2. सार्वजनिक व्यवस्थापन (Public Management) (१४ अङ्क)

##### 2.1 कार्यालय व्यवस्थापन (Office Management)

- 2.1.1 कार्यालय (Office) : परिचय, महत्व, कार्य र प्रकार
- 2.1.2 सहायक कर्मचारीका कार्य र गुणहरु
- 2.1.3 कार्यालय स्रोत साधन (Office Resources): परिचय र प्रकार
- 2.1.4 कार्यालयमा सञ्चारको महत्व, किसिम र साधन
- 2.1.5 कार्यालय कार्यविधि (Office Procedure) : पत्र व्यवहार (Correspondence), दर्ता र चलानी (Registration & Dispatch), परिपत्र (Circular), तोक आदेश (Order), टिप्पणी लेखन र टिप्पणी तयार पार्दा ध्यान दिनुपर्ने कुराहरु
- 2.1.6 अभिलेख व्यवस्थापन (Record Management)

##### 2.2 निजामती सेवा ऐन र नियमावलीमा भएका देहायका व्यवस्थाहरु

- 2.2.1 निजामती सेवाको गठन, संगठन संरचना, पदपूर्ति गर्ने तरिका र प्रक्रियाहरु
- 2.2.2 कर्मचारीको नियुक्ति, सरुवा, बढुवा, बिदा, विभागीय सजाय र अवकाश
- 2.2.3 कर्मचारीले पालन गर्नुपर्ने आचरण र कर्तव्यहरु

##### 2.3 सरकारी बजेट, लेखा र लेखापरीक्षण प्रणाली सम्बन्धी सामान्य जानकारी

##### 2.4 सार्वजनिक सेवा प्रवाहको अर्थ, सेवा प्रवाह गर्ने निकाय, तरिका र माध्यमहरु

##### 2.5 सार्वजनिक बडापत्र (Public Charter) : महत्व र आवश्यकता

##### 2.6 व्यवस्थापनको अवधारणा तथा सार्वजनिक व्यवस्थापनमा निर्देशन, नियन्त्रण, समन्वय, निर्णय प्रक्रिया, उत्प्रेरणा र नेतृत्व सम्बन्धी जानकारी

##### 2.7 मानवीय मूल्य मान्यता (Human Values), नागरिक कर्तव्य र दायित्व तथा अनुशासन

## लोक सेवा आयोग

नेपाल विविध सेवा, राजपत्र अनंकित प्रथम श्रेणी, कम्प्यूटर अपरेटर/डाटाइन्ट्रि सुपरभाइजर तथा संघीय संसद सेवा, सूचना प्रविधि समूह, राजपत्र अनंकित प्रथम श्रेणी, कम्प्यूटर अपरेटर पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

**खण्ड (Section - B) : (१० प्रश्न× २ अङ्क = २० अङ्क)**

### 3. सामान्य अभिक्षमता परीक्षण (General Aptitude Test)

- 3.1 **शाब्दिक अभिक्षमता परीक्षण (Verbal Aptitude Test)** : यस परीक्षणमा शब्दज्ञान, अनुक्रम, समरूपता, वर्गीकरण, कोडिङ-डिकोडिङ, दिशा र दुरी ज्ञान परीक्षण (direction & distance sense test), तर्क विचार सम्बन्धी (logical reasoning), पर्किंक्रम (ranking order) आदि विषयवस्तुबाट प्रश्नहरु समावेश गरिनेछ ।
- 3.2 **संख्यात्मक अभिक्षमता परीक्षण (Numerical Aptitude Test)** : यस परीक्षणमा अनुक्रम, समरूपता, वर्गीकरण, कोडिङ, मेट्रिक्स, अंकगणितीय तर्क /क्रिया सम्बन्धी, प्रतिशत, भिन्न, अनुपात, औसत, समय र काम, आदि विषयवस्तुबाट प्रश्नहरु समावेश गरिनेछ ।
- 3.3 **अशाब्दिक अभिक्षमता परीक्षण (Non-Verbal/Abstract Aptitude Test)** : यस परीक्षणमा अनुक्रम, समरूपता, वर्गीकरण, भेन चित्र, मेट्रिक्स, त्रिभुज र वर्गहरुको रचना, चित्र वा आकृति बनावट र विश्लेषण, आदि विषयवस्तुबाट प्रश्नहरु समावेश गरिनेछ ।
- 3.4 **रुजु गर्ने (Verification test) र फाइलिङ अभिरुचि परीक्षण (Filing aptitude test)**: रुजु गर्ने (Verification test) परीक्षणमा तथ्यांक, संख्या वा शाब्दिक सूचनालाई जाँच गर्ने वा त्रुटी पत्ता लगाउने अथवा समानता वा भिन्नता पत्ता लगाउने किसिमका प्रश्नहरु समावेश हुनेछन् । फाइलिङ अभिरुचि परीक्षण (Filing aptitude test) मा शाब्दिक र संख्यात्मक फाइलिङ वस्तु वा प्रक्रियालाई वर्णमालाक्रम, संख्यात्मकक्रम वा कालक्रम अनुसार समाधान गर्ने किसिमका प्रश्नहरु समावेश हुनेछन् ।
- 3.5 **निर्देशन अनुसरण गर्ने (Follows the instructions) र विश्लेषणात्मक तार्किकता परीक्षण (Analytical reasoning test)**: निर्देशन अनुसरण गर्ने (Follows the instructions) परीक्षणमा दिइएको लिखित निर्देशनलाई हुबहु अनुसरण गरी समाधान गर्ने किसिमका प्रश्नहरु समावेश हुनेछन् । विश्लेषणात्मक तार्किकता परीक्षण (Analytical reasoning test) मा शाब्दिक वा संख्यात्मक वा अशाब्दिक (चित्रात्मक) किसिमका विश्लेषणात्मक तार्किकता सम्बन्धी प्रश्नहरु समावेश हुनेछन् ।

**भाग (Part II) :-**

### सेवा सम्बन्धित कार्य-ज्ञान (Job Based - Knowledge)

**(२५ प्रश्न× २ अङ्क = ५० अङ्क)**

#### 1. Computer Fundamentals

- 1.1. Definition, History, Generation, Characteristics, Types & Applications of Computers
- 1.2. Overview of a computer system
  - 1.2.1. Data and data processing
  - 1.2.2. Hardware: Definition; Input Unit, CPU, Output Unit; Storage devices: Primary & Auxiliary Memory
  - 1.2.3. Software: Definition; Types of Software; Programming Language& its types
  - 1.2.4. Firmware and Cache Memory
- 1.3. Concept of Multimedia
- 1.4. File Management
  - 1.4.1. Physical Structure of the disk
  - 1.4.2. Concept of File and folder
  - 1.4.3. Type of files and file extensions
- 1.5. Introduction to ASCII and Unicode standards

## लोक सेवा आयोग

नेपाल विविध सेवा, राजपत्र अनंकित प्रथम श्रेणी, कम्प्यूटर अपरेटर/डाटाइन्ट्रि सुपरभाइजर तथा संघीय संसद  
सेवा, सूचना प्रविधि समूह, राजपत्र अनंकित प्रथम श्रेणी, कम्प्यूटर अपरेटर पदको खुला प्रतियोगितात्मक  
परीक्षाको पाठ्यक्रम

### **2. Operating System**

- 2.1. Introduction to Operating System
- 2.2. Types of Operating System
- 2.3. Functions of Operating Systems
- 2.4. Command Line operation (e.g. copy command, move command, command to view and set different file attributes, etc.)
- 2.5. Windows Operating System
  - 2.5.1. Introduction to Graphical User Interface (GUI)
  - 2.5.2. Basic Windows Elements - Desktop, Taskbar, My Computer, Recycle Bin,
  - 2.5.3. Starting and shutting down Windows
  - 2.5.4. File Management with Windows Explorer
  - 2.5.5. Windows applications: (Control Panel, Character Map, Paint)
  - 2.5.6. Finding files of folders and saving the result
  - 2.5.7. Starting a program by command line operation
  - 2.5.8. Changing window settings: Adding/Removing programs; Clearing the contents of document menu; Customizing the taskbar; Control panel items
  - 2.5.9. Creating shortcut (icons) on desktop
  - 2.5.10. System tools: disk scanning, disk defragmenter, backup, restore, format

### **3. Word Processing**

- 3.1. Concept of Word Processing
- 3.2. Creating, Saving, Opening, Previewing and Printing documents; Changing Default settings
- 3.3. Elements of Word Processing Environment (Menu, Toolbars, Status bar, Rulers, Scrollbars)
- 3.4. Copying, Moving, Deleting and Formatting text (Font, Size, Color, Alignment, line & paragraph spacing); Finding and Replacing text; Setting Page Layout
- 3.5. Creating lists with Bullets and Numbering
- 3.6. Creating and Manipulating Tables; Borders and Shading
- 3.7. Use of Indentation and Tab Setting; Creating Newspaper Style Documents using Column
- 3.8. Inserting Header, Footer, Footnotes, Endnotes, Page Numbers, File, Page break, Section break, Graphics, Pictures, Charts, Word Art, Symbols & Organization Chart
- 3.9. Mail Merge
- 3.10. AutoCorrect, Spelling and Grammar Checking, and Thesaurus
- 3.11. Security Technique of Documents
- 3.12. Familiarity with Devanagari fonts

### **4. Electronic Spreadsheet**

- 4.1. Concept of Electronic Spreadsheet
- 4.2. Organization of Electronic Spreadsheet application (Cells, Rows, Columns, Worksheet, Workbook and Workspace)
- 4.3. Creating, Opening, Saving, Page Setting, Previewing and Printing Work Book; Changing default options
- 4.4. Elements of Electronic Spreadsheet Environment (Menu, Toolbars, Status bar, Rulers, Scrollbars)
- 4.5. Editing, Copying, Moving, Deleting Cell Contents; Formatting Cells (Font, Border, Pattern, Alignment, Number and Protection); Formatting Rows, Column and Sheets

## लोक सेवा आयोग

नेपाल विविध सेवा, राजपत्र अनंकित प्रथम श्रेणी, कम्प्यूटर अपरेटर/डाटाइन्ट्रि सुपरभाइजर तथा संघीय संसद सेवा, सूचना प्रविधि समूह, राजपत्र अनंकित प्रथम श्रेणी, कम्प्यूटर अपरेटर पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

- 4.6. Using Formula - Relative Cell and Absolute Cell Reference
- 4.7. Using basic Functions
- 4.8. Generating Series; Sorting and Filtering Data; Summarizing Data with Sub Totals
- 4.9. Creating Charts
- 4.10. Inserting Header and Footer
- 4.11. Spell Checking
- 4.12. Importing data from and Exporting into other formats
- 4.13. Familiarity with Devanagari fonts

## 5. Database System

- 5.1. Introduction to Data, Database and DBMS
- 5.2. Basic Concept of Tables, Fields, Records, Relationships and Indexing
- 5.3. Introduction to database application
  - 5.3.1. Data Types
  - 5.3.2. Creating, Modifying & Deleting Tables
  - 5.3.3. Establishing relationships among tables
  - 5.3.4. Formatting and validating field data
  - 5.3.5. Inserting, Modifying, and deleting data
  - 5.3.6. Creating, Modifying, Deleting and Using simple Queries / Forms / Reports

## 6. Presentation System

- 6.1. Introduction to presentation application
- 6.2. Creating, Opening & Saving Slides
- 6.3. Formatting Slides
- 6.4. Slide Show
- 6.5. Animation
- 6.6. Inserting Built-in picture, Picture, Table, Chart, Graphs, and Organization Chart etc.

## 7. Web Designing and Social Media

- 7.1. Introduction to Web Page and CMS (Content Management System)
- 7.2. Designing Simple Webpage with HTML
  - 7.2.1. HTML Document
  - 7.2.2. HTML Tags
  - 7.2.3. Working with Text, Hyperlinks, Images, Lists, Forms, Tables, Frames, etc.
- 7.3. Familiarity with Cascading Style Sheet, Rich Site Summary and social networking
- 7.4. Use of Social Media in governance
  - 7.4.1. Introduction to Social Media
  - 7.4.2. Social Media Platforms
  - 7.4.3. Applications in government organizations
  - 7.4.4. Operating and Managing Social Media

## 8. Computer Network

- 8.1. Basic Networking: definition, types, and topologies
- 8.2. Connectivity and media: Network cables and connectors
- 8.3. Introduction to Network Devices (Hub, Switch, Router, Gateway etc.)
- 8.4. Network cabling and cable testing
- 8.5. Familiarity with IP Addressing, subnet mask, gateway, DNS, static and dynamic address assignment

## लोक सेवा आयोग

नेपाल विविध सेवा, राजपत्र अनंकित प्रथम श्रेणी, कम्प्यूटर अपरेटर/डाटाइन्टि सुपरभाइजर तथा संघीय संसद सेवा, सूचना प्रविधि समूह, राजपत्र अनंकित प्रथम श्रेणी, कम्प्यूटर अपरेटर पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

- 8.6. Application of Network utilities (e.g. IPCONFIG, PING, TRACERT, NSLOOKUP)
- 8.7. Concept of E-mail / Internet / Extranet/Intranet, World Wide Web (WWW)
- 8.8. Familiarity with internet browsers (Internet explorer, Firefox, Opera, Safari, Google Chrome, etc.)
- 8.9. Familiarity with Cloud-based services (Dropbox, Google Cloud, iCloud, etc.)

## **9. Cyber Security**

- 9.1. Introduction to Cyber Security
- 9.2. Common security threats: Social engineering; Distributed Denial of Services; Malwares: Phishing, Spyware, Viruses, Worms, Trojans, etc.
- 9.3. Security Mechanisms
  - 9.3.1. Identity and Access Control
  - 9.3.2. Use of Firewalls, IDS and IPS
  - 9.3.3. Email Filtering
  - 9.3.4. Use of antivirus software
- 9.4. Digital Signature: Concept and Applications

## **10. Hardware Maintenance and Troubleshooting**

- 10.1. Configure Power Supply, Motherboard and System Devices, BIOS settings, input/output devices, UPS
- 10.2. Types and features of display devices (CRT, LCD, LED, Plasma)
- 10.3. Connector types (BNC, RJ45, HDMI) and associated cables
- 10.4. Troubleshooting of computer and its peripherals (keyboard, mouse, printer, scanner, speaker)
- 10.5. Troubleshooting of connectivity (cables, network, etc)
- 10.6. Installation and Troubleshooting of operating system (Windows, Linux etc.)
- 10.7. Installation of Device Drivers, Configuration and Installation of Application Programs and System Restore.
- 10.8. Data Backup: Concept and Methods

## **11. Relevant Legislations and Institutions**

- 11.1. ICT Policy, 2072
- 11.2. Electronic Transaction Act, 2063
- 11.3. Information Technology Emergency Response Team (ITERT) Operation and Management Directive, 2075
- 11.4. Government Website Development and Management Directive, 2078
- 11.5. Roles of related Institutions:
  - 11.5.1. Ministry of Communication and Information Technology
  - 11.5.2. Department of Information technology
  - 11.5.3. National Information Technology Center / Government Integrated Data Center
  - 11.5.4. Security Operation/Monitoring Center

## लोक सेवा आयोग

नेपाल विविध सेवा, राजपत्र अनंकित प्रथम श्रेणी, कम्प्यूटर अपरेटर/डाटाइन्ट्रि सुपरभाइजर तथा संघीय संसद सेवा, सूचना प्रविधि समूह, राजपत्र अनंकित प्रथम श्रेणी, कम्प्यूटर अपरेटर पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

प्रथम पत्रको लागि यथासम्भव निम्नानुसार प्रश्नहरु सोधिने छ ।

प्रथम पत्र (वस्तुगत)					
भाग	खण्ड	विषयबस्तु	परीक्षा प्रणाली	अङ्कभार	प्रश्न संख्या × अङ्क
<b>I</b>	(A)	सामान्य ज्ञान (General Awareness)	बहुवैकल्पिक प्रश्न (MCQs)	३०	१५ प्रश्न × २ अङ्क = ३०
	(B)	सामान्य अभिक्षमता परीक्षण (General Aptitude Test)		२०	१० प्रश्न × २ अङ्क = २०
<b>II</b>	-	सेवा सम्बन्धित कार्य-ज्ञान (Job Based -knowledge)		५०	२५ प्रश्न × २ अङ्क = ५०

प्रथम पत्रको **भाग (Part II)** सेवा सम्बन्धित कार्य-ज्ञान (Job based -knowledge) को पाठ्यक्रमका एकाइबाट परीक्षामा यथासम्भव देहाय बमोजिम प्रश्नहरु सोधिने छ ।

Topics	No. of Questions
1. Computer Fundamentals	2
2. Operating System	2
3. Word processing	3
4. Electronic Spreadsheet	3
5. Database Management System	3
6. Presentation System	1
7. Web Designing and Social Media	1
8. Computer network	2
9. Cyber security	2
10. Hardware Maintenance and Troubleshooting	2
11. Related Legislations and Institutions	4
Total:	25

## लोक सेवा आयोग

नेपाल विविध सेवा, राजपत्र अनंकित प्रथम श्रेणी, कम्प्यूटर अपरेटर/डाटाइन्ट्रि सुपरभाइजर तथा संघीय संसद सेवा, सूचना प्रविधि समूह, राजपत्र अनंकित प्रथम श्रेणी, कम्प्यूटर अपरेटर पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

## द्वितीय पत्र (Paper II) :-

### सेवा सम्बन्धित कार्य-ज्ञान (Job Based -knowledge)

खण्ड (Section) (A) : - ५० अङ्क

#### 1. Computer Fundamentals

- 1.1. Definition, History, Generation, Characteristics, Types & Applications of Computers
- 1.2. Overview of a computer system
  - 1.2.1. Data and data processing
  - 1.2.2. Hardware: Definition; Input Unit, CPU, Output Unit; Storage devices: Primary & Auxiliary Memory
  - 1.2.3. Software: Definition; Types of Software; Programming Language& its types
  - 1.2.4. Firmware and Cache Memory
- 1.3. Concept of Multimedia
- 1.4. File Management
  - 1.4.1. Physical Structure of the disk
  - 1.4.2. Concept of File and folder
  - 1.4.3. Type of files and file extensions
- 1.5. Introduction to ASCII and Unicode standards

#### 2. Operating System

- 2.1. Introduction to Operating System
- 2.2. Types of Operating System
- 2.3. Functions of Operating Systems
- 2.4. Command Line operation (e.g. copy command, move command, command to view and set different file attributes, etc.)
- 2.5. Windows Operating System
  - 2.5.1. Introduction to Graphical User Interface (GUI)
  - 2.5.2. Basic Windows Elements - Desktop, Taskbar, My Computer, Recycle Bin,
  - 2.5.3. Starting and shutting down Windows
  - 2.5.4. File Management with Windows Explorer
  - 2.5.5. Windows applications: (Control Panel, Character Map, Paint)
  - 2.5.6. Finding files of folders and saving the result
  - 2.5.7. Starting a program by command line operation
  - 2.5.8. Changing window settings: Adding/Removing programs; Clearing the contents of document menu; Customizing the taskbar; Control panel items
  - 2.5.9. Creating shortcut (icons) on desktop
  - 2.5.10. System tools:disk scanning, disk defragmenter, backup, restore, format

#### 3. Word Processing

- 3.1. Concept of Word Processing
- 3.2. Creating, Saving, Opening, Previewing and Printing documents; Changing Default settings
- 3.3. Elements of Word Processing Environment (Menu, Toolbars, Status bar, Rulers, Scrollbars)
- 3.4. Copying, Moving, Deleting and Formatting text (Font, Size, Color, Alignment, line & paragraph spacing); Finding and Replacing text; Setting Page Layout
- 3.5. Creating lists with Bullets and Numbering
- 3.6. Creating and Manipulating Tables; Borders and Shading

## लोक सेवा आयोग

नेपाल विविध सेवा, राजपत्र अनंकित प्रथम श्रेणी, कम्प्यूटर अपरेटर/डाटाइन्ट्रि सुपरभाइजर तथा संघीय संसद  
सेवा, सूचना प्रविधि समूह, राजपत्र अनंकित प्रथम श्रेणी, कम्प्यूटर अपरेटर पदको खुला प्रतियोगितात्मक  
परीक्षाको पाठ्यक्रम

- 3.7. Use of Indentation and Tab Setting; Creating Newspaper Style Documents using Column
- 3.8. Inserting Header, Footer, Footnotes, Endnotes, Page Numbers, File, Page break, Section break, Graphics, Pictures, Charts, Word Art, Symbols &Organization Chart
- 3.9. Mail Merge
- 3.10. AutoCorrect, Spelling and Grammar Checking, and Thesaurus
- 3.11. Security Technique of Documents
- 3.12. Familiarity with Devanagari fonts

### **4. Electronic Spreadsheet**

- 4.1. Concept of Electronic Spreadsheet
- 4.2. Organization of Electronic Spreadsheet application (Cells, Rows, Columns, Worksheet, Workbook and Workspace)
- 4.3. Creating, Opening, Saving, Page Setting, Previewing and Printing Work Book; Changing default options
- 4.4. Elements of Electronic Spreadsheet Environment (Menu, Toolbars, Status bar, Rulers, Scrollbars)
- 4.5. Editing, Copying, Moving, Deleting Cell Contents; Formatting Cells (Font, Border, Pattern, Alignment, Number and Protection); Formatting Rows, Column and Sheets
- 4.6. Using Formula - Relative Cell and Absolute Cell Reference
- 4.7. Using basic Functions
- 4.8. Generating Series; Sorting and Filtering Data; Summarizing Data with Sub Totals
- 4.9. Creating Charts
- 4.10. Inserting Header and Footer
- 4.11. Spell Checking
- 4.12. Importing data from and Exporting into other formats
- 4.13. Familiarity with Devanagari fonts

### **5. Database System**

- 5.1. Introduction to Data, Database and DBMS
- 5.2. Basic Concept of Tables, Fields, Records, Relationships and Indexing
- 5.3. Introduction to database application
  - 5.3.1. Data Types
  - 5.3.2. Creating, Modifying & Deleting Tables
  - 5.3.3. Establishing relationships among tables
  - 5.3.4. Formatting and validating field data
  - 5.3.5. Inserting, Modifying, and deleting data
  - 5.3.6. Creating, Modifying, Deleting and Using simple Queries / Forms / Reports

**खण्ड (Section) (B) : - ५० अङ्क**

### **6. Presentation System**

- 6.1. Introduction to presentation application
- 6.2. Creating, Opening & Saving Slides
- 6.3. Formatting Slides
- 6.4. Slide Show
- 6.5. Animation
- 6.6. Inserting Built-in picture, Picture, Table, Chart, Graphs, and Organization Chart etc.

## लोक सेवा आयोग

नेपाल विविध सेवा, राजपत्र अनंकित प्रथम श्रेणी, कम्प्यूटर अपरेटर/डाटाइन्ट्रि सुपरभाइजर तथा संघीय संसद सेवा, सूचना प्रविधि समूह, राजपत्र अनंकित प्रथम श्रेणी, कम्प्यूटर अपरेटर पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

### **7. Web Designing and Social Media**

- 7.1. Introduction to Web Page and CMS (Content Management System)
- 7.2. Designing Simple Webpage with HTML
  - 7.2.1. HTML Document
  - 7.2.2. HTML Tags
  - 7.2.3. Working with Text, Hyperlinks, Images, Lists, Forms, Tables, Frames, etc.
- 7.3. Familiarity with Cascading Style Sheet, Rich Site Summary and social networking
- 7.4. Use of Social Media in governance
  - 7.4.1. Introduction to Social Media
  - 7.4.2. Social Media Platforms
  - 7.4.3. Applications in government organizations
  - 7.4.4. Operating and Managing Social Media

### **8. Computer Network**

- 8.1. Basic Networking: definition, types, and topologies
- 8.2. Connectivity and media: Network cables and connectors
- 8.3. Introduction to Network Devices (Hub, Switch, Router, Gateway etc.)
- 8.4. Network cabling and cable testing
- 8.5. Familiarity with IP Addressing, subnet mask, gateway, DNS, static and dynamic address assignment
- 8.6. Application of Network utilities (e.g. IPCONFIG, PING, TRACERT, NSLOOKUP)
- 8.7. Concept of E-mail / Internet / Extranet/Intranet, World Wide Web (WWW)
- 8.8. Familiarity with internet browsers (Internet explorer, Firefox, Opera, Safari, Google Chrome, etc.)
- 8.9. Familiarity with Cloud-based services (Dropbox, Google Cloud, iCloud, etc.)

### **9. Cyber Security**

- 9.1. Introduction to Cyber Security
- 9.2. Common security threats: Social engineering; Distributed Denial of Services; Malwares: Phishing, Spyware, Viruses, Worms, Trojans, etc.
- 9.3. Security Mechanisms
  - 9.3.1. Identity and Access Control
  - 9.3.2. Use of Firewalls, IDS and IPS
  - 9.3.3. Email Filtering
  - 9.3.4. Use of antivirus software
- 9.4. Digital Signature: Concept and Applications

### **10. Hardware Maintenance and Troubleshooting**

- 10.1. Configure Power Supply, Motherboard and System Devices, BIOS settings, input/output devices, UPS
- 10.2. Types and features of display devices (CRT, LCD, LED, Plasma)
- 10.3. Connector types (BNC, RJ45, HDMI) and associated cables
- 10.4. Troubleshooting of computer and its peripherals (keyboard, mouse, printer, scanner, speaker)
- 10.5. Troubleshooting of connectivity (cables, network, etc)
- 10.6. Installation and Troubleshooting of operating system (Windows, Linux etc.)
- 10.7. Installation of Device Drivers, Configuration and Installation of Application Programs and System Restore.

## लोक सेवा आयोग

नेपाल विविध सेवा, राजपत्र अनंकित प्रथम श्रेणी, कम्प्यूटर अपरेटर/डाटाइन्टि सुपरभाइजर तथा संघीय संसद सेवा, सूचना प्रविधि समूह, राजपत्र अनंकित प्रथम श्रेणी, कम्प्यूटर अपरेटर पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

### 10.8. Data Backup: Concept and Methods

## 11. Relevant Legislations and Institutions

- 11.1. ICT Policy, 2072
- 11.2. Electronic Transaction Act, 2063
- 11.3. Information Technology Emergency Response Team (ITERT) Operation and Management Directive, 2075
- 11.4. Government Website Development and Management Directive, 2078
- 11.5. Roles of related Institutions:
  - 11.5.1. Ministry of Communication and Information Technology
  - 11.5.2. Department of Information technology
  - 11.5.3. National Information Technology Center / Government Integrated Data Center
  - 11.5.4. Security Operation/Monitoring Center

द्वितीय पत्रको लागि यथासम्भव निम्नानुसार प्रश्नहरु सोधिनेछ ।

द्वितीय पत्र (विषयगत)					
पत्र	विषय	खण्ड	अङ्गभार	छोटो उत्तर	लामो उत्तर
द्वितीय	सेवा सम्बन्धित कार्य-ज्ञान (Job Based-Knowledge)	(A)	५०	६ प्रश्न × ५ अङ्ग = ३०	२ प्रश्न × १० अङ्ग = २०
		(B)	५०	६ प्रश्न × ५ अङ्ग = ३०	२ प्रश्न × १० अङ्ग = २०

प्रयोगात्मक परीक्षाका प्रश्नसंख्या निम्नानुसार हुनेछन् ।

	Topics	No. of Questions	Marks	Time (Minutes)
1	Devnagari Typing	1	5	5
2	English Typing	1	5	5
3	Word processing	1	12	35
4	Electronic Spreadsheet	1	12	
5	Database Management System	1	6	
6	Presentation System	1	5	
7	Web Page Designing	1	5	
	Total:-	7	50	45

## लोक सेवा आयोग

नेपाल विविध सेवा, राजपत्र अनंकित प्रथम श्रेणी, कम्प्यूटर अपरेटर/डाटाइन्ट्रि सुपरभाइजर तथा संघीय संसद सेवा, सूचना प्रविधि समूह, राजपत्र अनंकित प्रथम श्रेणी, कम्प्यूटर अपरेटर पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

### अंग्रेजी वा देवनागरी Typing Skill Test को लागि निर्देशनः-

1. देवनागरी Typing Skill Test को लागि २०० शब्दहरूको एउटा Text दिइनेछ र देहाय अनुसार अंक प्रदान गरिनेछः-

शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute)	पाउने अंक
३.५ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	० अंक
३.५ वा सो भन्दा बढी र ७ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	०.५० अंक
७ वा सो भन्दा बढी र १०.५ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	१.०० अंक
१०.५ वा सो भन्दा बढी र १४ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	१.५० अंक
१४ वा सो भन्दा बढी र १७.५ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	२.०० अंक
१७.५ वा सो भन्दा बढी र २१ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	२.५० अंक
२१ वा सो भन्दा बढी र २४.५ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	३.०० अंक
२४.५ वा सोभन्दा बढी र २८ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	३.५० अंक
२८ वा सोभन्दा बढी र ३१.५ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	४.०० अंक
३१.५ वा सोभन्दा बढी र ३५ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	४.५० अंक
३५ वा सोभन्दा बढी शुद्ध शब्द प्रति मिनेट बापत	५.०० अंक

2. English Typing Skill Test को लागि २२५ शब्दहरूको एउटा Text दिइनेछ र देहाय अनुसार अंक प्रदान गरिनेछः-

शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute)	पाउने अंक
४ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	० अंक
४ वा सो भन्दा बढी र ८ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	०.५० अंक
८ वा सो भन्दा बढी र १२ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	१.०० अंक
१२ वा सो भन्दा बढी र १६ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	१.५० अंक
१६ वा सो भन्दा बढी र २० भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	२.०० अंक
२० वा सो भन्दा बढी र २४ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	२.५० अंक
२४ वा सो भन्दा बढी र २८ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	३.०० अंक
२८ वा सो भन्दा बढी र ३२ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	३.५० अंक
३२ वा सो भन्दा बढी र ३६ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	४.०० अंक
३६ वा सोभन्दा बढी र ४० भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	४.५० अंक
४० वा सोभन्दा बढी शुद्ध शब्द प्रति मिनेट बापत	५.०० अंक

3. अंग्रेजी वा देवनागरी Typing मा दिइएको Text लाई आधार मानी टाइप गरेको Text सँग भिडाई चेक गरिनेछ । दिइएको अंग्रेजी वा देवनागरी Text मा उल्लेखित स्थान बमोजिम परीक्षार्थीहरूले आफ्नो Text मा Punctuation टाइप नगरेको पाइएमा त्यसको शब्दमा गणना गरिने छैन । तत्पश्चात निम्न Formula प्रयोग गरी शुद्ध शब्द प्रति मिनेट(Correct words/minute) निकालिनेछ ।

#### **Formula:**

$$\text{शुद्ध शब्द प्रति मिनेट (Correct words/minute)} = \frac{\text{(Total words typed} - \text{Wrong words)}}{5}$$



# गोलन्जोर गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

ग्रामपालिका  
सिन्धुली

बागमती प्रदेश, नेपाल

दरखास्त फारम

हालसालै खिचेको  
पासपोर्ट साइजको  
पूरै मुख्याकृति  
देखिने फोटो टाँस्ने

क) परीक्षाको पद, तह/श्रेणी समूह विषय सम्बन्धी विवरण

१	विज्ञापन नं.	२	पद:
३	तह/श्रेणी:	४	समूह:
५	समावेसी समूह: खुला/महिला/आ.ज./दलित/म..पि. अ./आपाङ्ग/पि.क्षे.		

ख) व्यक्तिगत विवरण सम्बन्धी

उम्मेदवारको नाम/थर

देवनागरीमा:			
अंग्रेजी तुलो अक्षरमा:			
नागरिकता नं.	जारी जिल्ला:	जारि मिति:	
स्थायी ठेगाना:			
जिल्ला:	न.पा/गा.पा:	वडा नं.	सम्पर्क नं.
पत्राचार गर्ने ठेगाना:	ईमेल:		
बाबुको नाम/थर:	आमाको नाम/थर:		
जन्ममिति(वि.स.मा)	दरखास्त दिने अन्तिम मिति सम्मको उमेर:		
अस्थायी ठेगाना:			
जिल्ला:	न.पा:	वडा नं.	सम्पर्क नं.

ग) शैक्षिक योग्यता सम्बन्धी विवरण

क्र. स.	अध्ययन गरेको संस्थाको नाम	उत्तिर्ण गरेको			कुल प्राप्ताङ्ग	प्रतिशत	मुख्य विषय	कैफियत
		परीक्षा	साल	श्रेणी				

घ) सेवा अनुभवको विवरण

क्र. सं.	कार्यरत कार्यालयको नाम र ठेगाना	पद	करार/निजि	कार्यरत अवधि देखि	कार्यरत अवधि सम्म	कैफियत

ड) यस दरखास्तमा उल्लेख गरेका सम्पूर्ण विवरणहरु सत्य छन् । उम्मेदवारका लागि दिइएको निर्देशन मैले राम्ररी पढेको छु र म ती शर्तहरु पालन गर्ने मञ्चुरी छु । लेखिएको विवरण झूठा ठहरिएमा कानून बमोजिम रहुँला बुझाउँला ।

दाय়ী	বাঁয়া

.....

उम्मेदवारको दस्तखत

मिति: २०७...../...../.....

दरखास्त फारामसाथ संलग्न कागजातहरु उम्मेदवार स्वयंले प्रमाणित गरेको हुनुपर्नेछ ।

# गोलन्जोर गाउँपालिका



गाउँ कार्यपालिकाको कार्यालय  
रवालटार, सिन्धुली  
बागमती प्रदेश, नेपाल

हालसालै खिचेको  
पासपोर्ट साइजको  
पूरै मुखाकृति  
देखिने फोटो टाँस्ने

## प्रवेश पत्र

१.	परीक्षार्थीको नाम/थर:		
२.	स्थायी ठेगाना:		
३.	विज्ञापन नं.	४.	पद:
५.	तह/श्रेणी:	६.	समूह:
७.	समावेशी समूह: खुला/महिला/आ.ज./दलित/म.. पि. अ./आपाङ्ग/पि.क्षे.		
८.	परिक्षा केन्द्र:		

सम्बन्धित कार्यालयका कर्मचारी भर्ने:

कार्यालयको सम्बन्धित कर्मचारीले यस कार्यालयबाट मिति:..... मा लिईने परीक्षामा तपाईंलाई निम्न केन्द्रबाट सम्मिलित हुन अनुमति दिइएको छ । विज्ञापनमा तोकिएको शर्त नपुगेको ठहर भएमा जुनसुकै अवस्थामा पनि यो प्रवेश पत्र रद्द हुनेछ ।

परीक्षा केन्द्र:

रोल नं.

प्रमुखको दस्तखत:

# गोलन्जोर गाउँपालिका



गाउँ कार्यपालिकाको कार्यालय  
रवालटार, सिन्धुली  
बागमती प्रदेश, नेपाल

हालसालै खिचेको  
पासपोर्ट साइजको  
पूरै मुखाकृति  
देखिने फोटो टाँस्ने

## प्रवेश पत्र

१.	परीक्षार्थीको नाम/थर:		
२.	स्थायी ठेगाना:		
३.	विज्ञापन नं.	४.	पद:
५.	तह/श्रेणी:	६.	समूह:
७.	समावेशी समूह: खुला/महिला/आ.ज./दलित/म.. पि. अ./आपाङ्ग/पि.क्षे.		
८.	परिक्षा केन्द्र:		

सम्बन्धित कार्यालयका कर्मचारी भर्ने:

कार्यालयको सम्बन्धित कर्मचारीले यस कार्यालयबाट मिति:..... मा लिईने परीक्षामा तपाईंलाई निम्न केन्द्रबाट सम्मिलित हुन अनुमति दिइएको छ । विज्ञापनमा तोकिएको शर्त नपुगेको ठहर भएमा जुनसुकै अवस्थामा पनि यो प्रवेश पत्र रद्द हुनेछ ।

परीक्षा केन्द्र:

रोल नं.

प्रमुखको दस्तखत: